

आधारभूत शिक्षा

देहायमा राखिएका प्रश्नहरूका आधारमा सुझाव दिई आधारभूत शिक्षाको भावि स्वरूप निर्माण गर्ने कार्यमा अमूल्य सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं

- १ आधारभूत विद्यालयहरू प्रति अभिभावकहरूको आकर्षण वढाउन के के गर्नु पर्ला ?
- २ आधारभूत शिक्षामा सबै बालबालिकाको पहुँचलाई सुनिश्चित गर्न स्थानीय सरकारको भूमिका कस्तो हुनु पर्ला ?
- ३ विद्यालयमा भर्ना उमेर पुगेका सबै बालबालिकालाई भर्ना गराउन र नियमित रूपमा विद्यालयमा ल्याउन के कस्ता उपायहरू अपनाउनु पर्ला ?
- ४ आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क बनाउन के के गर्नु पर्ला ?
- ५ बालिका, दलित, अपाङ्ग लगायत पछि परेका सबै समुदायका लागि आधारभूत विद्यालयमा सहज तरिकाले पठनपाठनको व्यवस्था मिलाउन के के गर्न आवश्यक ठान्नु हुन्छ ?
- ६ अन्य साथीसँग बसेर पढ्न नसक्ने विशेष प्रकारमा बालबालिकाहरूका लागि शिक्षाको व्यवस्थापन कसरी गर्नु पर्ला ?
- ७ विद्यालयमा बालबालिकाहरूको स्वास्थ्यको लागि के कस्ता सुविधा र साधन उपलब्ध हुनु पर्दछ र जिम्मेवारी कस्को हुनु पर्छ ?
- ८ विद्यालय तथा घरपरिवारमा भोग्नु परिरहेको शारीरिक तथा मानसिक दण्ड सजायहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?
- ९ आधारभूत तहको शिक्षामा भाषिक नीति कस्तो हुनु पर्छ ?
- १० मातृभाषालाई माध्यमको रूपमा वा विषयको रूपमा कसरी लागू गर्नु उचित होला?
- ११ निजी र सामुदायिक विद्यालयहरू बीचको अन्तरलाई कसरी घटाउन सकिन्छ ?

- १२ विद्यालयको आम्दानी, बजेट निर्माण तथा खर्च विवरणलाई पारदर्शी तथा प्रभावकारी कसरी बनाउन सकिएला ?
- १३ धार्मिक विद्यालयहरूका शिक्षक तथा कर्मचारीहरूको योग्यता र तलवमानको समकक्षता कसरी निर्धारण गर्ने ?
- १४ अनौपचारिक शिक्षावाट गरिने सिकाईलाई कसरी नियमित सिकाईसँग जोड्ने ?
- १५ विद्यालयमा अभिभावक तथा समुदायका मानिसहरूको सहभागिता कसरी वढाउन सकिन्छ ?
- १६ विद्यालय व्यवस्थापन समितिको गठन प्रकृया कस्तो हुनु पर्ला ? साथै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरूको योग्यता के कति हुनु पर्दछ ?
- १७ प्रधानाध्यपकको योग्यता, छनौट र नियुक्ति प्रकृया के कति र कसरी गर्नु पर्दछ ?
- १८ भूकम्प लगायत अन्य प्राकृतिक प्रकोपहरू वाट सुरक्षित रहन विद्यालयले के कस्ता तयारीहरू गर्नु पर्ला ?
- १९ शिक्षकले तालिमवाट लिएका ज्ञान तथा सीपहरूलाई कक्षा कोठामा प्रयोग गर्न गराउन के गर्नु पर्ला ?
- २० सिकाइको व्यवहारिकता परीक्षण गर्न कसरी र कस्तो प्रकारको मूल्याङ्कन गर्ने व्यवस्था मिलाउनु उपयुक्त होला ?
- २१ सिकाई प्रकृयालाई अनुगमन र सुपरिवेक्षण प्रभावकारी बनाउन कस्तो संयन्त्र आवश्यक होला?
- २२ विद्यालयको अनुगमन र सुपरिवेक्षणको लागि कसले कस्तो भूमिका खेल्नु उचित होला ?
- २३ आधारभूत तहमा आवश्यक शिक्षक तथा कर्मचारीको दरवन्दी के आधारमा कसरी सिर्जना गर्नु उपयुक्त ठान्नु हुन्छ ?
- २४ शिक्षक तथा कर्मचारी छनौट तथा नियुक्तिको प्रकृया कस्तो हुनु पर्छ ?

- २५ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अन्य सदस्यहरूको योग्यता कति हुने र कसले कसरी छनौट गर्न उपयुक्त होला ?
- २६ आधारभूत शिक्षाको मार्फत परम्परागत ज्ञान, सीप, तथा प्रविधिको संरक्षण र प्रवर्द्धन कसरी गर्ने ?
- २७ आधारभूत शिक्षाको गुणस्तर कायम गर्न कस्ले के गर्नु पर्दछ ?
- २८ आधारभूत तहको वर्तमान पाठ्यक्रममा के के सुधार आवश्यक छ ?